



## सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०७८



प्रदेश सरकार  
भौतिक पूर्वाधार विकास मन्त्रालय  
बागमती प्रदेश, हेटौडा, मकवानपुर

महाशाखा प्रमुख

प्रदेश सचिव

मन्त्री



## सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०७८

**प्रस्तावना:** प्रदेश सार्वजनिक खरिद नियमावली, २०७६ को अनुसूची-१ मा सार्वजनिक निर्माण कार्य तथा अनुसूची-२ मा परामर्श सेवा सम्बन्धी कार्यसम्पादन गर्दा भैपरी आउने किसिमका खर्चलाई लागत अनुमान तयार गर्दा कन्टिन्जेन्सी रकम र कार्यालय व्यवस्थापन खर्चको रूपमा समावेश गर्न सक्ने गरी व्यवस्था भएको छ। यस्तो रकमलाई निर्माण कार्यतर्फ वर्क चार्ज, स्टाफ खर्च तथा सानातिना अन्य खर्च र परामर्श सेवातर्फ कार्यालय व्यवस्थापन खर्चमा उपयोग गर्न सकिने कानूनी व्यवस्था अनुरुप सो रकमलाई तोकिएको कामको निमित्त मितव्ययी, प्रेभावकारी एवं पारदर्शीरूपमा खर्च गर्ने कार्यलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशले यो कार्यविधि बनाएको छ।

परिच्छेद - १

### प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस कार्यविधि को नाम "सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०७८" रहेको छ।

(२) यो कार्यविधि आर्थिक बर्ष २०७८/०७९ देखि लागू हुनेछ।

२. **परिभाषा :** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,-

(क) "एन" भन्नाले सार्वजनिक खरिद ऐन, २०६३ सम्झनु पर्छ।

(ख) "कार्यालय" भन्नाले मन्त्रालय अन्तर्गतका निर्देशनालय, कार्यालय तथा आयोजना कार्यालय सम्झनु पर्छ।

(ग) "निर्देशनालय" भन्नाले यातायात पूर्वाधार निर्देशनालय, बागमती प्रदेश सम्झनु पर्छ।

(घ) "नियमावली" भन्नाले प्रदेश सार्वजनिक खरिद नियमावली, २०७६ सम्झनु पर्छ।

(ङ) "मन्त्रालय" भन्नाले भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेश सम्झनु पर्छ।

(च) "वर्क चार्ज, स्टाफ खर्च" भन्नाले दफा ५ को उपदफा (१) मा तोकिए बमोजिमको खर्च सम्झनु पर्छ।

(छ) "सानातिना अन्य खर्च" भन्नाले दफा ५ को उपदफा (२) मा तोकिए बमोजिमको खर्च सम्झनु पर्छ।

महाशाखा प्रमुख

प्रदेश सार्वजनिक पूर्वाधार विकास मन्त्रालय  
मन्त्री  
(भौतिक पूर्वाधार विकास मन्त्रालय)



## परिच्छेद - २

### कन्टिन्जेन्सी रकमको अनुमान तथा कार्यक्रम स्वीकृति

३. कन्टिन्जेन्सी रकमको वार्षिक अनुमान तयार गर्नुपर्ने: (१) कन्टिन्जेन्सी रकम खर्च गर्नु अघि मन्त्रालय, निर्देशनालय, कार्यालय तथा आयोजना कार्यालयले कन्टिन्जेन्सी बापत खर्च गर्न सकिने रकमको वार्षिक अनुमान अनुसूची-१ को ढाँचामा तयार गर्नुपर्नेछ ।

(२) यस दफा बमोजिम कन्टिन्जेन्सी रकमको अनुमान गर्दा सार्वजनिक निर्माण कार्ये र परामर्श सेवा रकमबाट खर्च गर्न सकिने कन्टिन्जेन्सी रकम समेतको अनुमान गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम बार्षिक अनुमान तयार गर्दा निर्माण कार्यको हकमा लागत अनुमानको वर्क चार्ज स्टाफ खर्चतर्फ दुई प्रतिशत र सानातिना अन्य खर्च तर्फ दुई प्रतिशत गरी जम्मा चार प्रतिशत र परामर्श सेवाको हकमा कार्यालय व्यवस्थापन खर्चको रूपमा लागत अनुमानको चार प्रतिशतका दरले लागत अनुमानमा उल्लेख भएको रकमलाई आधार मान्नु पर्नेछ ।

(४) उपदफा (२) बमोजिम निर्माण कार्य वा परामर्श सेवाको लागत अनुमान स्वीकृत भई नसकेको अवस्थामा स्वीकृत वार्षिक बजेटको आधारमा सोही आर्थिक वर्षभित्र सञ्चालन हुने आयोजना र कार्यक्रमको लागि स्वीकृत बजेट अनुरूप वार्षिक रूपमा कन्टिन्जेन्सी रकमको अनुमान गर्न सकिनेछ ।

४. कन्टिन्जेन्सी रकमको वार्षिक कार्यक्रम बनाउनु पर्ने: (१) दफा ३ बमोजिम प्राप्त हुने कन्टिन्जेन्सी रकमको वार्षिक कार्यक्रम बनाई मन्त्रालयको सचिवबाट स्वीकृत गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम तयार गरिने वार्षिक कार्यक्रमको ढाँचा अनुसूची-२ मा तोकिए बमोजिम हुनेछ ।

## परिच्छेद - ३

### कन्टिन्जेन्सी रकम खर्च गर्ने प्रकृत्या

५. निर्माण कार्य सम्बन्धी कन्टिन्जेन्सी रकमको खर्च: (१) यस कार्यविधि बमोजिम निर्माण कार्य सम्बन्धी कन्टिन्जेन्सी रकम वर्क चार्ज, स्टाफ खर्चका लागि उपयोग गर्न सकिनेछ ।

स्पष्टिकरण: यस उपदफाको प्रयोजनका लागि "वर्क चार्ज, स्टाफ खर्च" भन्नाले निर्माण कार्यको अनुगमन तथा सुपरभिजन र सोसँग प्रत्यक्ष रूपमा सम्बन्धित कर्मचारी खर्च, अपेटर तथा सवारी चालक खर्च, सवारी साधन तथा मेशीनरी औजार, उपकरणको भाडा तथा मर्मत सम्भार कार्यका लागि गरिने खर्चहरु समेतलाई जनाउँछ ।

  
 महाशक्ति प्रसाद  
  
  
 शंभु  
  
  
 मनोहर  
 (लोकिक पूर्वाधार विकास मन्त्रालय)



(२) निर्माण कार्य सम्बन्धी कन्टिन्जेन्सी रकमबाट उपदफा (१) बमोजिमको खर्च बाहेक निर्माण कार्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित बोलपत्र वा प्रस्ताव तयारी, बोलपत्र मूल्यांकन, परामर्श सेवा, सूचना प्रकाशन, निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षणका लागि प्रयोग हुने इन्धन, स्टेशनरी, फर्निचर, टेलिफोन, बिद्युत तथा पानी महशुल, फोटोकपी वा प्रिन्टर, कम्प्यूटर खरिद, मर्मत, निर्माण कार्यमा संलग्न कर्मचारीको पेशागत सुरक्षा तथा प्राथमिक उपचारका सामग्री, विविध एवं कार्यालय व्यवस्थापनको लागि आवश्यक पर्ने सानातिना अन्य खर्च समेत गर्न सकिने छ ।

(३) कुनै बजेट उपशीर्षकमा कन्टिन्जेन्सी रकम खर्च जनाउँदा सम्बन्धित ठेक्काको नापी किताबमा समेत खर्च प्रविष्ट गरेको हुनु पर्नेछ र यसरी गरिएको खर्चको अभिलेख हरेक ठेक्काको छुट्टा छुट्टै राख्नु पर्नेछ ।

६. परामर्श सेवा सम्बन्धी कन्टिन्जेन्सी रकमको खर्चः (१) परामर्श सेवा सम्बन्धी कन्टिन्जेन्सी रकम कार्यालय व्यवस्थापन सम्बन्धी कार्यका लागि खर्च गर्न सकिने छ ।

(२) उपदफा (१) बमोजिम रकम खर्च गर्दा परामर्श सेवासँग प्रत्यक्ष रूपमा सम्बन्धित प्रस्ताव तयारी, सूचना प्रकाशन, प्रस्ताव मूल्यांकन, परामर्श सेवा सम्बन्धी कार्यको अनुगमन तथा सुपरिवेक्षणका लागि प्रयोग हुने इन्धन, स्टेशनरी, फर्निचर, टेलिफोन, बिद्युत तथा पानी महशुल, फोटोकपी वा प्रिन्टर, कम्प्यूटर खरिद, मर्मत, विविध एवं कार्यालय व्यवस्थापनको लागि आवश्यक पर्ने अन्य खर्च समेत गर्न सकिने छ ।

(३) यस कार्यविधि बमोजिम भएको कन्टिन्जेन्सी खर्चको छुट्टै विवरण खुल्ने गरी अनुसूची-३ बमोजिमको ढाँचामा अभिलेख खडा गरी राख्नु पर्नेछ तथा बहुवर्षिय आयोजनाको हकमा अनुसूची-४ समेतको ढाँचामा अभिलेख खडा गरी राख्नु पर्नेछ ।

(४) कुनै बजेट उपशीर्षकमा कन्टिन्जेन्सी रकम खर्च जनाउँदा सम्बन्धित ठेक्काको नापी किताबमा समेत खर्च प्रविष्ट गरेको हुनु पर्नेछ र यसरी गरिएको खर्चको अभिलेख हरेक ठेक्काको छुट्टा छुट्टै राख्नु पर्नेछ ।

७. मष्टरोलको आधारमा खर्च गर्दा प्रमाण संलग्न गर्नुपर्ने: कन्टिन्जेन्सी रकमबाट निर्माण कार्यको दैनिक निरिक्षणमा खटिएका सुपरभाइजर तथा अन्य कर्मचारीको तलब भत्ता भुक्तानी गर्दा निजको फोटो, नागरिकताको प्रतिलिपि, तीनपुस्ते विवरण, स्थायी ठेगाना, स्थायी लेखा नम्वर, सम्पर्क नम्वर र निवेदन श्रेस्तामा अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ ।

८. कन्टिन्जेन्सी रकम खर्च गर्दा ध्यान दिनुपर्ने: (१) कन्टिन्जेन्सी रकम खर्च गर्दा दफा ४ बमोजिम स्वीकृत वार्षिक कार्यक्रमको सीमाभित्र रही खर्च गर्नु पर्नेछ ।

(२) कन्टिन्जेन्सी रकम खर्च गर्दा चालू आर्थिक वर्षमा विनियोजित पूँजीगत बजेट खर्चको अनुपातसँग मिल्दौजुल्दो हुनेगरी मात्र खर्च गर्नु पर्नेछ ।

(३) यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कन्टिन्जेन्सी रकमबाट पूँजीगत प्रकृतिका कार्यमा समेत रकम खर्च गर्न बाधा पर्ने छैन ।

महाशाखा प्रमुख

~~प्रदेश सचिव~~  
मन्त्री  
(नेतृत्व प्रबाधन विकास मन्त्रालय)



## परिच्छेद - ४

### विविध

९. प्रचलित कानून बमोजिम हुने: (१) यस कार्यविधि बमोजिम कन्टिन्जेन्सी रकमको खर्च गर्ने, सोको लेखा राख्ने, प्रतिवेदन गर्ने तथा लेखापरीक्षण एवं बेरुजु फछ्यौट सम्बन्धी व्यवस्था प्रचलित कानूनमा तोकिए बमोजिम हुनेछ ।

(२) बैदेशिक सहयोगमा सञ्चालित आयोजना तथा कार्यक्रमको कन्टिन्जेन्सी खर्च सम्बन्धी व्यवस्था आयोजना सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।

१०. सवारी साधन खरिद गर्न सकिने: (१) कन्टिन्जेन्सी रकमबाट दफा ४ बमोजिम स्वीकृत बार्षिक कार्यक्रमको परिधिभित्र रही कार्यालयका लागि आवश्यक सवारी साधन समेत खरिद गर्न सकिने छ ।

(२) उपदफा (१) बमोजिम दुई पाइये सवारी साधन खरिद गर्नु पूर्व मन्त्रालयको तथा चार पाइये सवारी साधन खरिदको हकमा अनिवार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेशको सहमति लिनु पर्नेछ। तर, यसरी खरिद गरिएका सवारी साधनको लागि आवश्यक हलुका सवारी चालकको दरवन्दी सिर्जना गर्न पाइने छैना।

११. मितव्ययीता कायम गर्नुपर्ने: (१) यस कार्यविधि बमोजिम कन्टिन्जेन्सी रकम खर्च गर्दा मितव्ययी रूपमा गर्नु पर्नेछ ।

(२) सार्वजनिक खरिद कार्यको बोलपत्र आव्हान तथा सो सम्बन्धी अन्य सूचना पत्रपत्रिकामा प्रकाशन गर्दा छोटोरूपमा अत्यावश्यक जानकारी मात्रै प्रकाशन गरी सोको विस्तृत विवरण सम्बन्धित निर्देशनालय, कार्यालय, आयोजना कार्यालय वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा राख्ने व्यवस्था मिलाउन सकिनेछ ।

१२. विभागीय कारबाही हुने: यो कार्यविधिको पालना नगरी कन्टिन्जेन्सी रकम खर्च गर्ने पदाधिकारीलाई विभागीय कारबाही हुन सक्नेछ ।

१३. संशोधन गर्ने अधिकार: यस कार्यविधिको कार्यान्वयनको सिलसिलामा कुनै संशोधन वा थपथट गर्नु परेमा मन्त्रालयले गर्न सक्नेछ ।

१४. बाधा अड्काउ फुकाउने अधिकार: यस कार्यविधि कार्यान्वयनको सिलसिलामा कुनै द्विविधा उत्पन्न भएमा वा कुनै बाधा अड्काउ आइपरेमा मन्त्रालयले स्पष्ट गर्न वा बाधा अड्काउ फुकाउन आवश्यक निर्णय गर्न सक्नेछ ।

*महाशाखा प्रमुख*  
*पद्मशंख अधिकारी*  
*मन्त्री*  
*(भौतिक प्रवाधार विकास मन्त्रालय)*



अनुसूची- १

(दफा ३ को उपदफा (१) सँग सम्बन्धित)  
कन्टिन्येन्सी रकम अनुमानको ढाँचा

कार्यालय/आयोजनाको नाम:

आर्थिक वर्ष:

सि.नं.	विवरण (१)	ल.ई. / स्वीकृत बजेट (२)	४% ले हुन आउने रकम (२ को ४%) (३)
क	ल.ई. स्वीकृत भएको		
१.	कार्यक्रम	.....	.....
२.	आयोजना	.....	.....
जम्मा		.....	.....
ख	ल.ई. स्वीकृत नभएको		
१.	कार्यक्रम	.....	.....
२.	आयोजना	.....	.....
जम्मा		.....	.....
कूल जम्मा		.....	.....

महाशाखा प्रमुख *[Signature]*  
पदेश *[Signature]*  
मन्त्री *[Signature]*  
(भौतिक प्रविधान विकास मन्त्रालय)

अनुसूची- २

(दफा ४ को उपदफा (२) सँग सम्बन्धित)

### वार्षिक कार्यक्रम

मन्त्रालय:

कार्यालयको नाम:

कार्यालय कोड:

वार्षिक वर्जेट रु.



कार्यालय/आयोजनाको नाम:


आर्थिक वर्ष:

क्रियाकलाप कोड नं:

व.उ.शि.नं.

क्र.सं.	क्रियाकलाप	वार्षिक लक्ष्य			प्रथम चौमासिक लक्ष्य			द्वितीय चौमासिक लक्ष्य			तृतीय चौमासिक लक्ष्य			कैफियत
		परिमाण	भार	वर्जेट	परिमाण	भार	वर्जेट	परिमाण	भार	वर्जेट	परिमाण	भार	वर्जेट	
१	बर्क चार्ज, स्टाफ खर्च													
१.१	कर्मचारी (विव. ज्ञालादारी समेत)													
१.२	मेशिन तथा सवारी साधन भाइ													
१.३	मेशीनरी औंजार मर्मन/सवारी साधन मर्मन													
१.४	मेशीनरी औंजार खरीद													
१.५	फारिचर													
१.६	इन्डेन्ट्टी, योजना परिवाहन, पूर्व सम्भाव्यता अध्ययन, सम्भाव्यता, विस्तृत परियोजना प्रनिवेदन (ई.मी.आर.)													
२	सानातिना अन्य खर्च													
२.१	परमार्थ सेवा (सार्वजनिक सुनावाई, वृत्तिव्र निर्माण समेत)													
२.२	सूचना प्रकाशन													
२.३	इन्थन													
२.४	स्टेशनरी													
२.५	टेलिफोन													
२.६	विद्युत													
२.७	पानी महसुल/जडान													
२.८	विद्युत महसुल/जडान													
२.९	प्रिन्टर, क्राप्टर खरीद													
२.१०	वैनिक खम्म भत्ता													
२.११	अनुगमन, सुपरिवेक्षण तथा सुपरिभिजन भत्ता													
२.१२	वैटक भत्ता													

  
**मंत्री प्रस्तुति**  
**महाशास्त्रा प्रमुख**  
**मोर्तिक प्रधार विकास मन्त्रालय**

  
**मंत्री प्रस्तुति**  
**महाशास्त्रा प्रमुख**  
**मोर्तिक प्रधार विकास मन्त्रालय**

३.१३	विविध
३.१४	पुंजीगत निम्नण
३.	कार्यालय व्यवस्थापन
३.१	वेटक भता
३.२	अन्य खबरे
	कूल जमा

संघीय सोचिव

महाशास्त्रा प्रमुख  
  
 महाशास्त्रा प्रमुख  
 (शोलेक पर्याप्त विकास मन्त्रालय)



अनुसूची ३  
 (दफा ६ को उपदफा (३) सँग सम्बन्धित)  
**कन्टिन्जेन्सी खर्च अभिलेख खाता**

व.उ.शि.नं.

आ.व:

क्र.सं.	विवरण	आमदानी			खर्च		कैफियत
		बिलको क्रम संख्या	जम्मा बिल रकम (रु.)	कन्टिन्जेन्सी वापतको रकम (रु.)	गो.भा.नं/ मिति	खर्च रकम (रु.)	
	जम्मा						

  
**महेश्वर पाटेल**  
**प्रमुख**  
**प्रदेश सचिव**  
**मन्त्री**  
(लौटिक प्रवायार विकास मन्त्रालय)